

कॉर्पोरेट कार्यालय : बनेपा, काभ्रे

फोन : ०११-६६२३४०/४१/४०/४१,

टोल फ्री नं. १६६०११२२०१०

मिति २०८२/०३/०१ गते देखि निक्षेपतर्फ लागू हुने

निक्षेप योजनाको नाम	न्यूनतम मौज्दात	वार्षिक ब्याजदर
रेमिटेन्स बचत खाता	१००/-	५.००%
सिन्धु बीमा सुरक्षा खाता	१०,०००/-	४.५०%
सिन्धु महा बचत खाता	५,०००/-	५.००%
मेरो पहिलो बैंक खाता	०/-	३.८०%
सिन्धु सुपर बचत खाता	५,०००/-	४.५०%
जेष्ठ नागरिक सम्मान वचत खाता	१००/-	३.८०%
शुभ लक्ष्मी बचत खाता	१००/-	३.८०%
साधारण बचत खाता	१००/-	३.८०%
सञ्चय कोष वचत खाता	०/-	३.८०%
शेयर होल्डर वचत खाता	१००/-	३.८०%
लगानी वचत खाता	१००/-	३.८०%
मासिक रिकरिङ्ग बचत खाता	१००/-	३.८०%
कर्मचारी बचत खाता	०/-	३.८०%
वाल वालिका बचत खाता	१००/-	३.८०%
सामाजिक सुरक्षा बचत खाता	०/-	३.८०%
सजिलो बचत खाता	१००/-	३.८०%
मार्जिन खाता	०/-	०.००%
सिन्धु चल्ती खाता	२,०००/-	०.००%
कल खाता	५,०००/-	बढीमा
		१.९०% सम्म

मुदती खाता तर्फको ब्याजदर (Fixed Deposit Interest Rate)

अवधि	व्यक्तिगततर्फ (वार्षिक ब्याजदर)
६ महिना देखि १ वर्ष भन्दा मुनि	६.२१%
१ वर्ष वा सो भन्दा माथि	७.११%
रेमिटेन्स मुदती १ वर्ष भन्दा मुनि	७.२१%
रेमिटेन्स मुदती १ वर्ष वा सो भन्दा माथि	८.११%
	संस्थागततर्फ (वार्षिक ब्याजदर)
६ महिना देखि १ वर्ष भन्दा मुनि	५.२१%
१ वर्ष वा सो भन्दा माथि	६.११%

Notes:
1. Interest rates on Akshayakosh Fixed Deposit is negotiable.

*Rates are indicative only.

नोट:
१. निक्षेपमा प्रदान गरिने ब्याजदर त्रैमासिक रुपमा प्रदान गरिनेछ।

२. नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिम असल कर्जाका लागि तोकिएको भन्दा बढीले कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने कर्जाहरूको हकमा ५% सम्म प्रिमियम थप गरी ब्याजदर गणना गरिनेछ।

३. व्यक्तिगत आवधिक कर्जाहरूको हकमा ऋणीले स्वीच्छक रुपमा स्थायी (Fixed) वा अस्थायी (Floating) किसिमको ब्याजदर रोज्न सक्नेछ।

४. नेपाल राष्ट्र बैंकबाट प्राप्त पुनर्कर्जाहरूको ब्याजदर नेपाल राष्ट्र बैंकले तोके वमोजिम हुनेछ।

कर्जा तर्फ (आधारदर + प्रिमियम) लागू हुने	वार्षिक ब्याज दर
व्यवसायिक कर्जाहरू:	
व्यवसायिक आवधिक कर्जाहरू	आधारदर+प्रिमियम ५% सम्म
व्यवसायिक अल्पकालिन चालु पूँजी कर्जाहरू (ओभर ड्राफ्ट, डिमान्ड र यस्तै प्रकृतिका अन्य)	आधारदर+प्रिमियम ५% सम्म
रियल स्टेट कर्जा	आधारदर+प्रिमियम ५% सम्म
व्यवसायिक हायर पर्चेज कर्जा	आधारदर+प्रिमियम ५% सम्म
व्यक्तिगत कर्जाहरू:	
आवाशीय घर कर्जा (घर, जग्गा वा अपार्टमेन्ट खरिद, घर निर्माण लागि प्रदान गरिने)	आधारदर+प्रिमियम ५% सम्म
व्यक्तिगत धितो कर्जा	आधारदर+प्रिमियम ५% सम्म
व्यक्तिगत ओभर ड्राफ्ट कर्जा	आधारदर+प्रिमियम ५% सम्म
व्यक्तिगत सवारी साधन कर्जा (Auto Loan)	आधारदर+प्रिमियम ५% सम्म
व्यक्तिगत हायर पर्चेज कर्जा (कमर्सियल)	आधारदर+प्रिमियम ५% सम्म
शेयर कर्जा (Margin Lending)	आधारदर+प्रिमियम ५% सम्म
मुदती रसीद धितो कर्जा	अंकित ब्याजदर +२% वा न्यूनतम आधार दर मध्ये बढी
नेपाल सरकारद्वारा जारी ऋण पत्रहरूको धितोमा कर्जा	अंकित ब्याजदर +२% वा न्यूनतम आधार दर
सुन धितो कर्जा	आधारदर+प्रिमियम ५% सम्म
विपन्न वार्ता कर्जा	
थोक कर्जा (संस्थागत)	आधार दर भन्दा कम नहुनेगरी
अन्य विपन्न खुद्रा कर्जा (महिला लघुउद्यम, कृषि, बैदेशिक रोजगारि आदि)	आधारदर+प्रिमियम २% सम्म
सहूलियतपूर्ण कर्जा	
नेपाल सरकारद्वारा तोकिएका सहूलियतपूर्ण कर्जा	आधारदर+प्रिमियम २% सम्म

अपरिवर्तनीय ब्याजदर (Fixed Interest) हुने व्यक्तिगत आवधिक कर्जाहरू	
आवाशिय घर कर्जा (घर, जग्गा वा अपार्टमेन्ट खरिद, घर निर्माण आदिका लागि प्रदान गरिने)	आधारदर+प्रिमियम ५% सम्म
व्यक्तिगत धितो कर्जा (आवधिक)	आधारदर+प्रिमियम ५% सम्म
व्यक्तिगत सवारी साधन कर्जा (Auto Loan)	आधारदर+प्रिमियम ५% सम्म
व्यक्तिगत हायर पर्चेज कर्जा (कमर्सियल)	आधारदर+प्रिमियम ५% सम्म

ब्याजदर अन्तर (Spread Rate) : ८.५९% बैशाख २०८२
औसत आधार दर (Average Base Rate) : ८.५४% बैशाख २०८२